



मिति: २०७९।०९।२३

## वि.ई./वि.आर्क. तहमा रिक्त स्थानमा भर्नाका लागि पुनः आवेदन सम्बन्धि सूचना ।

शैक्षिक बर्ष २०७८।७९ मा यस क्याम्पसको B.E./BArch. तहमा केही कार्यक्रमहरूमा निम्न बमोजिम स्थान रिक्त रहन गएकोले ती स्थानहरूमा भर्ना हुन चाहने आवेदकहरूको लागि पुनः आवेदन फाराम भरी बुझाउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

- पुनः आवेदनका लागि २०७९ वैशाख २५ गते ११:०० बजेदेखि ३:०० बजेभित्र पुल्चोक क्याम्पसको भर्नाको Web Site:admission.pcampus.edu.np मा उपलब्ध Online आवेदन फाराम भरी बुझाउनु पर्नेछ । फाराम भर्दा प्रति विषय रू ५०० का दरले लाग्नेछ । कुनै विषयको नियमित (Regular) र पूर्णशुल्किय (Full Fee) दुवै कार्यक्रममा भर्ना हुन आवेदन दिएमा सोलाई दुइ विषय मानिनेछ ।
- आवेदकले आफुले राखेको प्राथमिकता अनुसारको शुल्क सिद्धार्थ बैंक लिमिटेड पाटन ढोका शाखामा रहेको यस क्याम्पसको खाता नं. ००९१५०९९२०३ मा पहिले नै जम्मा गरि Online आवेदन फारामका भर्नु पर्ने छ ।
- बैंक भाउचर भर्दा २०७८/११/२३ मा प्रकाशित सूचनामा संलग्न नमूना अनुसार Deposited by मा आवेदकको पुरा नाम र साल बाहेकको IOE Entrance Exam को Roll No. प्रष्ट सँग लेख्नु पर्नेछ । जस्तै: कुनै आवेदकको IOE Entrance Exam को Roll No. 2078-16026 भएमा यसै सूचनामा संलग्न नमूना बैंक भाउचरमा जस्तै Roll No. लेख्दा 16026 मात्र लेख्नु पर्नेछ ।
- इन्जिनियरिङ्ग अध्ययन संस्थानद्वारा लिइएको प्रवेश परीक्षा २०७८ मा सम्मिलित भई उत्तीर्ण भएकाहरू मध्येबाट निम्न बमोजिम आवेदकहरूले पुनः आवेदन दिन सक्नेछन् :
  - क) यस क्याम्पसमा यस भन्दा पहिलेका भर्ना कार्यक्रमहरूमा फाराम भर्न छुट भएकाहरू ।
  - ख) यस क्याम्पसमा यस भन्दा पहिलेका भर्ना कार्यक्रमहरूमा फाराम भरी नाम प्रकाशित नभएकाहरू ।
  - ग) कुनै पनि सूचिमा नाम प्रकाशित भइ भर्ना हुन छुट भएकाहरू ।
  - घ) कुनै पनि आङ्गिक क्याम्पसका कुनै पनि कार्यक्रममा भर्ना नभएकाहरू ।
- हाल रिक्त सिट संख्या

सि. नं.	कार्यक्रम	खुला	महिला	रिक्त सिट संख्या
१.	Architecture Regular (3)	१	०	१
२.	Electrical Engineering Full Fee (6)	२	०	२
३.	Electronics, ... Engineering Regular (7)	०	१	१
४.	Computer Engineering Regular (11)	१	०	१
५.	Aerospace Engineering Regular (27)	१	०	१
६.	Aerospace Engineering Full Fee (28)	१	०	१
७.	Chemical Engineering Full Fee (30)	५	०	५
जम्मा		११	१	१२



- कुनै कार्यक्रमको नियमित तर्फको रिक्त रहेको स्थानमा भर्ना सूची प्रकाशन गर्दा सोही कार्यक्रममा पूर्णशुल्किय तर्फ भर्ना भइसकेका विद्यार्थीको योग्यताक्रम भन्दा कम मात्र योग्यताक्रम भएका आवेदकहरूको आवेदन परेको खण्डमा भर्ना भइसकेका पूर्णशुल्किय तर्फका विद्यार्थीलाई नियमित तर्फ स्थानान्तरण गर्ने गरी पूर्णशुल्किय कार्यक्रमका लागि भर्ना सूची प्रकाशन गरिनेछ र भर्ना सूची अनुसारका आवेदक पूर्णशुल्किय कार्यक्रममा भर्ना भइसकेको खण्डमा मात्र यस अघि भर्ना भइसकेको विद्यार्थीलाई नियमित तर्फ स्थानान्तरण गरिनेछ । अतः आवेदन फाराममा प्राथमिकताक्रम राख्दा पूर्णशुल्किय कार्यक्रममा पनि राख्न सूचित गरिन्छ । साथै पूर्णशुल्किय तर्फमा भर्ना भएको माथिल्लो योग्यताक्रमको विद्यार्थीले पहिलो वा दोस्रो चरणको भर्नामा फारम भर्दा प्राथमिकता सोही कार्यक्रमको नियमित कार्यक्रममा लगाएको भए मात्र नियमित कार्यक्रममा स्वतः सारिनेछ ।
- उपरोक्त आवेदकहरूले दिएको आवेदनको आधारमा प्रवेश परीक्षाको योग्यताक्रमानुसार सातौं सूची तथा वैकल्पिक सूची प्रकाशन गरिनेछ ।
- पुन आवेदन का लागि भर्ना कार्यक्रम निम्नानुसार हुनेछ ।

भर्ना कार्यक्रम	मिति र समय
१) भर्नाका लागि पुनः आवेदन फाराम भर्ने	२०७९ वैशाख २५ गते ११:०० बजेदेखि ३:०० बजेसम्म ।
२) सातौं तथा वैकल्पिक सूची प्रकाशन	२०७९ वैशाख २६ गते विहान १०:०० बजे ।
३) सातौं तथा वैकल्पिक सूची उपर दावि विरोध	२०७९ वैशाख २६ गते विहान ११:०० बजेदेखि अपरान्ह २:०० बजेसम्म
४) संशोधित सातौं तथा वैकल्पिक सूची प्रकाशन	२०७९ वैशाख २६ गते बेलुका ५:०० बजे ।
५) सातौं सूचीको भर्ना	२०७९ वैशाख २७ गते विहान ११:०० देखि अपरान्ह ३:०० बजेसम्म ।
६) वैकल्पिक सूचीको भर्ना	२०७९ वैशाख २८ गते विहान १०:०० बजेदेखि मध्यान्ह १२:०० बजेसम्म ।

अध्यक्ष  
भर्ना समिति २०७८  
पुल्चोक क्याम्पस